



बीमालेख नम्बर:

दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड

सनराइज बिज पार्क, पहिलो तल्ला, चारखाल, डिल्लीबजार, पोष्ट बक्स: १६५, काठमाडौं, नेपाल

फोन: ०१-४५२०४०२ / ०१-४५१६४३९, फ्याक्स: ०१-४५२०३९९

E-mail: oriental@orientalinsurance.com.np

Web: www.orientalinsurance.com.np

दुर्घटना बीमालेख

यस बीमालेखमा उल्लेख भएको व्यवस्था बमोजिम बीमा गर्नको लागि बीमित वा बीमितको तर्फबाट बीमालेख धारकले पूरा बीमाशुल्क भुक्तानी गरेको हुनाले बीमक तथा बीमित बीचको द्विपक्षीय बीमा करारको रूपमा दि ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले यो बीमालेख जारी गरेको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. बीमालेखको नाम र प्रारम्भ:

- (१) यो बीमालेखको नाम “दुर्घटना बीमालेख” रहेको छ ।
- (२) यो बीमालेख बीमित वा बीमालेख धारकले बीमाशुल्क भुक्तानी गरे पश्चात प्रारम्भ हुनेछ ।

२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस बीमालेखमा,

- (क) ‘अपवाद’ भन्नाले बीमालेखले रक्षावरण नगर्ने जोखिम वा बीमालेखले क्षति प्रदान नगर्ने वा नसमेट्ने अवस्था सम्झनु पर्छ ।
- (ख) ‘आनुसाङ्गिक क्षति’ भन्नाले बीमा गरिएको जोखिमको कारणले हुने अप्रत्यक्ष (कन्सिक्वेन्सियल) वा एउटा घटनाको परिणामस्वरूप हुने अप्रत्यक्ष क्षति सम्झनु पर्छ ।
- (ग) ‘जोखिम’ भन्नाले कुनै घटना घट्ने वा नघट्ने अनिश्चित अवस्था सम्झनु पर्छ ।
- (घ) ‘तालिका’ भन्नाले बीमा गरिएको बीमाङ्क, बीमाशुल्क लगायत बीमालेख जारी गर्न आवश्यक पर्ने विवरणहरू उल्लेख भएको बीमालेखको अङ्गको रूपमा रहने तालिका सम्झनु पर्छ ।
- (ङ) ‘दावी’ भन्नाले क्षति वापत बीमित वा बीमालेख धारकद्वारा माग गरिएको क्षतिपूर्ति रकम सम्झनु पर्छ ।
- (च) ‘दुर्घटना’ भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकस्मिक र अप्रत्याशित घटना सम्झनु पर्छ ।
- (छ) ‘निर्देशिका’ भन्नाले दुर्घटना बीमा सम्बन्धी निर्देशिका, २०७८ सम्झनु पर्छ ।
- (ज) ‘वस्तुगत तथ्य’ भन्नाले बीमा गरिएको व्यक्तिको जोखिम बढाउन वा घटाउन सक्ने महत्वपूर्ण तथ्य सम्झनु पर्छ ।
- (झ) ‘बीमक’ भन्नाले यो बीमालेख जारी गर्ने बीमा कम्पनी सम्झनु पर्छ ।
- (ञ) ‘बीमा करार’ भन्नाले प्रस्ताव फाराम, बीमालेख, तालिका, सम्पुष्टि, बीमालेखको संशोधन तालिका तथा बीमाशुल्क भुक्तानी रसिद सहित बीमालेखको रूपमा जारी गरिएको बीमक तथा बीमित वा बीमालेख धारक बीच भएको द्विपक्षीय करार सम्झनु पर्छ ।
- (ट) ‘बीमाङ्क’ भन्नाले क्षति वापत बीमकले प्रदान गर्ने तालिकामा उल्लेख गरिए अनुसारको कुल बीमा रकम सम्झनु पर्छ ।
- (ठ) ‘बीमालेख’ भन्नाले बीमकले जारी गर्ने दुर्घटना बीमालेख, बीमालेखको तालिका तथा सम्पुष्टि तथा बीमालेखको संशोधनको तालिकालाई एकमुष्ट रूपमा सम्झनु पर्छ ।
- (ड) ‘बीमाशुल्क’ भन्नाले बीमा गरे वापत बीमित वा बीमालेख धारकले बीमकलाई बुझाउनु पर्ने रकम सम्झनु पर्छ ।
- (ढ) ‘बीमित’ भन्नाले बीमालेख अनुसार बीमा गरिएको व्यक्ति सम्झनु पर्छ ।
- (ण) ‘बीमालेख धारक’ भन्नाले बीमालेख धारण गर्ने व्यक्ति वा संस्था सम्झनु पर्छ ।
- (त) ‘मूलभूत विवरण’ भन्नाले बीमा गरिएको व्यक्तिको रहेको जोखिम तथा त्यस्तो जोखिमको मात्रा विश्लेषण गरी बीमाशुल्क निर्धारण गर्न र बीमा प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णयमा सघाउ पुर्याउन आवश्यक पर्ने महत्वपूर्ण विवरण सम्झनु पर्छ ।
- (थ) ‘रक्षावरण’ भन्नाले क्षतिको क्षतिपूर्ति प्रदान गर्नको लागि मञ्जुर गरेको अवस्था सम्झनु पर्छ ।
- (द) ‘समानुपातिक दर’ भन्नाले एक वर्षको लागि लाग्ने बीमादरको अनुपातमा तोकिएको निश्चित अवधिका लागि लाग्ने बीमादर सम्झनु पर्छ ।
- (ध) ‘स्थायी पूर्ण अशक्तता’ भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्ने वा कमाई गर्ने कुनै पनि पेशा वा व्यवसाय गर्न सधैंका लागि असमर्थ भएको अवस्था सम्झनु पर्छ र भविष्यमा निको हुने वा नहुने यकिन गर्न नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि तीनसय पैंसठ्ठी दिनसम्म बीमित स्थायी पूर्ण अशक्त भएमा निज सधैंका लागि स्थायी पूर्ण अशक्त भएको मानिनेछ ।
- (न) ‘सम्पुष्टि’ भन्नाले बीमित वा बीमालेख धारकको अनुरोधमा बीमालेखमा उपलब्ध भएको जोखिमको अतिरिक्त जोखिम थप गर्नको लागि बीमकसंग गरिएको पूरक करार सम्झनु पर्छ ।
- (प) ‘हलदङ्गा तथा आतंकवाद जोखिम समूह’ भन्नाले हलदङ्गा, हडताल, रीसइवीपूर्ण कार्य, आतंकवादी कार्य, प्रतिघात जस्ता कार्यहरू सम्झनु पर्छ ।
- (फ) ‘क्षति’ भन्नाले कुनै घटना भई हुने क्षति हुनु, हानि-नोक्सानी हुनु, विग्रनु वा नाश हुनु भन्ने सम्झनु पर्छ ।
- (ब) ‘क्षतिपूर्ति’ भन्नाले बीमालेखमा उल्लेख भए अनुरूप बीमकले बीमितलाई प्रदान गर्ने दावी वापतको रकम सम्झनु पर्छ ।
- (भ) ‘अन्य कुनै अङ्गभङ्ग’ भन्नाले कुनै अङ्गमा दुर्घटनाबाट चोटपटक लागी सो चोटपटक लागेको अङ्गको विषयमा विशेषज्ञ चिकित्सकद्वारा प्रमाणित गरिएको पूर्ण न्हास वा पूर्ण स्थायी क्षतिलाई सम्झनु पर्छ ।
- (म) ‘अस्थायी पूर्ण अशक्तता’ भन्नाले बीमित आय वा मुनाफा आर्जन गर्ने कुनै पनि व्यवसाय वा पेशा गर्न केही समयको लागि पूर्ण रूपले असमर्थ भएको अवस्था सम्झनु पर्छ ।
- (य) ‘औषधोपचार खर्च’ भन्नाले दुर्घटनाबाट लागेको घाउ, चोटको लागि आवश्यक उपचार, उपचार सामग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम सम्झनु पर्छ र सो खर्च रकम सम्बन्धित ठाउँ अनुसारको उपचार, उपचार सामग्री वा उपचार सेवाको प्रचलित दरभन्दा बढी हुने छैन ।

- (र) 'शारीरिक रूपले काम नलाग्ने' भन्नाले दुर्घटनाबाट चोटपटक लागेको अङ्गको सम्बन्धमा उक्त विषयमा विशेषज्ञता हासिल गरेको इजाजतपत्र प्राप्त चिकित्सकबाट प्रमाणित गरिएको उपयोग वा सहउपयोगको पूर्ण न्हास वा पूर्ण स्थायी क्षतिलाई सम्झनु पर्छ र भविष्यमा निको हुने वा नहुने यकिन गर्न नसकिने अवस्थामा दुर्घटना घटेको मितिदेखि तीनसय पैसट्टी दिनसम्म बीमितको अङ्ग काम नलाग्ने उक्त अङ्ग सधैंका लागि काम नलाग्ने वा अङ्गभङ्ग भएको मानिनेछ ।

परिच्छेद-२

रक्षावरण

३. **दुर्घटनाको कारणले भएको मृत्यु:** यस बीमालेख अन्तर्गत दुर्घटनाको प्रत्यक्ष कारणबाट दुर्घटना भएको एकसय त्रियासी दिनभित्र बीमितको मृत्यु भएमा क्षतिपूर्ति स्वरूप बीमकले शतप्रतिशत बीमाङ्क प्रदान गर्नेछ ।
४. **पार्थिव शरीर व्यवस्थापन तथा किरिया खर्च:** दफा ३ अनुसार बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरीरको परिवहन तथा व्यवस्थापन गर्न दश हजार रूपैयाँ बराबरको रकम प्रदान गर्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि बीमकले कुनै बिल, भर्पाई माग गर्ने छैन ।
५. **काज किरिया खर्च:** दुर्घटनाबाट बीमितको मृत्यु भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुने गरी बीमाङ्कको १० प्रतिशत वा पचास हजार रूपैयाँमध्ये जुन कम हुन्छ सोही बराबरको रकम प्रदान गर्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि बीमकले कुनै बिल भर्पाई माग गर्ने छैन ।
६. **स्थायी पूर्ण अशक्तता:**
(१) बीमा गरिएको अवधिभित्र भएको दुर्घटनाको कारणले दुर्घटनाको मितिबाट तीनसय पैसट्टी दिनभित्र बीमित स्थायी पूर्ण अशक्त भएमा बीमकले देहाय बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछ:

विवरण	शोधभर्ना
(क) स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिठको हड्डी काम नलाग्ने भएमा (ख) कुनै एउटा हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा (ग) कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा (घ) दुवै आँखा पुनः दृष्टि फर्कन नसक्ने गरी काम नलाग्ने भएमा (ङ) पुनः श्रवणशक्ति नफर्कने गरी दुवै कान नसुन्ने भएमा (च) पुनः बोली नफर्कने गरी बोल्ने, बोल्न नसक्ने भएमा	बीमाङ्कको शत प्रतिशत
(छ) एउटा आँखा पुनः दृष्टि फर्कन नसक्ने गरी काम नलाग्ने भएमा (ज) पुनः श्रवणशक्ति नफर्कने गरी एउटा कान नसुन्ने भएमा	बीमाङ्कको पचास प्रतिशत

(२) यस दफाको प्रयोजनको लागि,

(क) 'हात' भन्नाले नाडीदेखि माथिको पूरा हात र खुट्टा भन्नाले गोलीगाँठोभन्दा माथिको पूरा खुट्टा सम्झनु पर्छ ।

(ख) 'काम नलाग्ने' भन्नाले हातको नाडीभन्दा माथि वा खुट्टाको गोलीगाँठोभन्दा माथिको भाग छुट्टिनु वा शारीरिक रूपले सधैंका लागि काम नलाग्ने सम्झनु पर्छ ।

७. **स्थायी आंशिक अशक्तता:** बीमा गरिएको अवधिभित्र भएको दुर्घटनाको कारणले दुर्घटनाको मितिबाट तीनसय पैसट्टी दिनभित्र बीमित स्थायी आंशिक अशक्त भएमा बीमकले देहाय बमोजिमको क्षतिपूर्ति प्रदान गर्नेछ:

विवरण	शोधभर्ना
(क) कुनै एउटा हातको कुहिनोदेखि माथि पूरै भाग काम नलाग्ने भएमा (ख) कुनै एउटा हातको नाडीदेखि तल पूरै भाग काम नलाग्ने भएमा (ग) कुनै एउटा खुट्टाको घुँडादेखि तल पूरै भाग काम नलाग्ने भएमा (घ) कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि तल पूरै भाग काम नलाग्ने भएमा	बीमाङ्कको पचास प्रतिशत
(ङ) कुनै एउटा बुढी औंला वा चोरी औंला काम नलाग्ने भएमा (च) दुर्घटनाको कारणले स्मरणशक्ति हराएमा	बीमाङ्कको बीस प्रतिशत
(छ) हात वा खुट्टाको अन्य कुनै औंला काम नलाग्ने भएमा	बीमाङ्कको दश प्रतिशत
(ज) अन्य कुनै अंगमा क्षति भएमा	समानुपातिक

८. **अस्थायी पूर्ण अशक्तता:** दुर्घटनाको कारणबाट बीमित अस्थायी पूर्ण अशक्त भई आफ्नो पेशा व्यवसाय गर्न पूर्ण रूपमा असक्षम भएमा बीमाङ्कको सीमाभित्र रहने गरी छुब्बीस हप्तासम्म बीमकले प्रति महिना बीमाङ्कको पाँच प्रतिशत वा मासिक बीस हजार रूपैयाँमध्ये जुन कम हुन आउँछ सोही बराबरको रकम उपलब्ध गराउनेछ ।

९. औषधी उपचार:

- (१) दुर्घटनाको कारणबाट बीमितलाई औषधी उपचार गर्दा खर्च भएमा बीमकले बीमाङ्कको अतिरिक्त थप हुने गरी एक लाख रूपैयाँसम्मको रकम बिल भर्पाई अनुसार शोधभर्ना गर्नेछ ।

- (२) बीमितले उपदफा (१) को अतिरिक्त थप औषधोपचार खर्चको लागि समेत बीमा गरेको रहेछ भने सो बमोजिमको रकम बीमकले प्रदान गर्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको औषधी उपचार गराउने अस्पताललाई नगद रहित प्रणाली मार्फत सिधै भुक्तानी गर्न सकिने रहेछ भने बीमकले सोही अनुसार सिधै भुक्तानी गर्न सक्नेछ ।

परिच्छेद-३

अपवाद

१०. देहायको कुनै कारणबाट भएको क्षति: यस बीमालेखमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बीमकले देहायका जोखिमको कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्नेछैन:
- (क) जानी जानी आफैले लगाएको चोट
 - (ख) आत्महत्या वा आत्महत्याको प्रयासको कारणले भएको दुर्घटना
 - (ग) मादक पदार्थ वा लागू औषधीको प्रभावको कारणबाट भएको दुर्घटना
 - (घ) प्रचलित कानून बमोजिम अनुमति प्राप्त हवाई जहाजमा यात्रीको रूपमा यात्रा गरेकोमा बाहेक अन्य उडानमा यात्रा गरेको कारणले भएको दुर्घटना
 - (ङ) कावा खाने खेल (व्हील रेश), घोडदौड, बन्जी जम्पिङ्ग, प्यारा ग्लाइडिङ्ग वा मोटरसाइकल दौडको कारणले भएको दुर्घटना, पोलो, शिकार, डाइभिङ्ग, पर्वतारोहण, निशानबाजीको कारणले भएको दुर्घटना
- तर, यस खण्डमा उल्लेख भएका जोखिमहरू बीमितको इच्छानुसार सम्पुष्टि जारी गरी थप बीमाशुल्क समेत लिएर रक्षावरण गर्न सकिनेछ
- (च) पागलपन वा मानसिक असन्तुलनको कारणले भएको दुर्घटना
 - (छ) बीमितबाट कुनै प्रचलित कानून भङ्ग गरेको परिणामबाट भएको दुर्घटना
 - (ज) दुर्घटनाबाट नभई उद्वेग वा स्नायु सम्बन्धी चोट
 - (झ) मानव जीवन रक्षा गर्ने प्रयास गर्दा बाहेक नचाहिंदो खतरा मोल्दा भएको दुर्घटना
११. युद्ध वा युद्ध सरहको अवस्था: सैनिक विद्रोह शक्ति अपहरण, घेराबन्दी वा युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाही (युद्ध घोषणा भएको होस् वा नहोस्) गृहयुद्ध, राजद्रोह, क्रान्ति, सत्ता विप्लव, सैनिक विद्रोहको कारणबाट भएको दुर्घटनाको कारणले भएको क्षतिको क्षतिपूर्ति प्रदान गर्ने छैन ।
१२. विकीरणयुक्त पदार्थ तथा आणविक, रसायनिक तथा जैविक हतियार:
- (१) विकीरणयुक्त पदार्थ वा विकीरणयुक्त फोहोरको संसर्ग (कन्ट्यामिनेशन) बाट वा रेडियोधर्मिता (स्वतः जारी रहने अणुको विच्छेदनको ज्वलन समेत) को सक्रियताको संसर्गबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हुने कुनै दुर्घटनाबाट क्षति भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्ने छैन ।
 - (२) आणविक, रासायनिक तथा जैविक आम विनाशकारी हात-हतियारको प्रयोग वा सोसंग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न रहेको कारणबाट भएको दुर्घटनाबाट क्षति भएमा बीमकले क्षतिपूर्ति प्रदान गर्ने छैन ।

परिच्छेद-४

शर्तहरू

१३. प्रस्ताव र स्वीकृति:
- (१) बीमालेख जारी गर्नु अघि बीमितले प्रस्ताव फाराम पूर्ण रूपमा भरी बीमकलाई बुझाउनु पर्नेछ ।
 - (२) प्रस्ताव फाराममा उल्लेख भएको विवरणमा फरक पारी बीमालेख जारी हुने छैन ।
 - (३) बीमकले बीमा अवधि समाप्त हुनु अगावै बीमा अवधि समाप्त हुन लागेको सूचना बीमित वा बीमालेख धारकलाई दिन सक्नेछ ।
१४. बीमाशुल्क गणना: बीमाशुल्क गणना गर्दा दुर्घटना बीमालेख निर्देशिका अनुसार गरिनेछ ।
१५. बीमाशुल्क भुक्तानी: बीमकको तर्फबाट सहीछाप भएको रसिद जारी नभएसम्म बीमाशुल्क भुक्तानी भएको मानिने छैन ।
१६. अर्थ लगाउनु पर्ने:
- (१) बीमालेख सहित बीमा प्रस्ताव, फाराम, तालिका, सम्पुष्टि, बीमा संशोधन तालिका तथा बीमाशुल्क भुक्तानी रसिदलाई एकमुष्ट बीमा करार वा बीमालेखको रूपमा बुझ्नु वा पढ्नु पर्नेछ र तिनलाई अलग्गै पढ्नु, बुझ्नु वा टुक्र्याएर बीमालेखको अर्थ लगाउन पाइने छैन ।
 - (२) यस बीमालेखमा प्रयोग गरिएका विशेष शब्द तथा वाक्यहरू जहाँ जुन आशयका साथ प्रयोग गरिएको छ, सोही अनुरूपकै अर्थ लगाउनु पर्नेछ ।
 - (३) यस बीमालेखमा प्रयोग भएका मुख्य तथा बीमासंग सम्बन्धित प्राविधिक शब्दालवलीको अर्थ परिभाषा खण्डमा उल्लेख भए बमोजिम हुनेछ ।
१७. भुट्टा विवरण: देहायको अवस्थामा बीमित वा बीमालेख धारकले भुट्टा विवरण दिएको मानिनेछ:
- (क) बीमितको बारेमा बीमित वा बीमालेख धारकले आफूलाई जानकारी भएको विषयमा मूलभूत विवरण दिँदा भुट्टा विवरण दिएमा
 - (ख) जोखिम विश्लेषण गर्न आवश्यक पर्ने वास्तविकता लुकाई भुट्टा कुरा उल्लेख गरेमा
 - (ग) वास्तविकता उल्लेख गर्दा कुनै वस्तुगत तथ्य (म्याटेरियल फ्याक्ट) उल्लेख नगरेमा
१८. दावी भुक्तानी नहुने अवस्था: देहायको कुनै अवस्था उत्पन्न भएमा बीमितले यस बीमालेख अन्तर्गत दावी वापतको क्षतिपूर्ति पाउने छैन:
- (क) दावी जालसाजीपूर्ण भएमा
 - (ख) दावीको सिलसिलामा बीमालेख धारक वा बीमित वा निजको तर्फबाट कार्य गर्ने व्यक्तिले भुट्टा बयान दिई कुनै अनुचित लाभ उठाउन खोजेमा
 - (ग) बीमा ऐन, २०७९ बमोजिम नेपाल बीमा प्राधिकरणले बीमकको पक्षमा फैसला गरेको पैतीस (३५) दिनभित्र उच्च अदालतमा उजुरी नगरेमा
- तर, दावी भुक्तानी रकम दिन अस्वीकार गर्नु अघि बीमकले उल्लिखित तथ्यहरू प्रमाणित गर्नु पर्नेछ ।
- (घ) दफा १७ बमोजिम भुट्टा विवरण दिएमा
१९. खारेजी:
- (१) देहायको अवस्थामा बीमालेख स्वतः खारेज हुनेछ:
 - (क) बीमितले बीमालेख खारेज गर्न अनुरोध गरेमा
 - (ख) नेपाल बीमा प्राधिकरणले कारण सहित बीमालेख खारेज गर्न निर्देशन दिएमा
 - (ग) बीमित वा बीमालेख धारकले भुट्टा बीमा गराएको प्रमाणित भएमा - (२) यदि बीमित वा बीमालेख धारकको लिखित अनुरोधमा बीमालेख खारेज गर्नु परेको अवस्थामा बीमितलाई बहाल रहेको अवधिको लागि छोटो अवधिको लाग्ने बीमादर अनुसारको बीमाशुल्क लिई बाँकी बीमाशुल्क फिर्ता दिनु पर्नेछ ।
- तर, बीमालेख खारेज हुनु अघि दावी परिसकेको रहेछ भने बीमाशुल्क फिर्ता हुने छैन ।

- (३) यदि बीमक आफैले बीमालेख खारेज गर्नु परेको खण्डमा बीमितलाई पन्ध्र दिनको पूर्व जानकारी दिनु पर्नेछ र बाँकी बीमा अवधिको लागि समानुपातिक दरमा बीमाशुल्क फिर्ता गर्नु पर्नेछ ।
- (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निर्माणमा संलग्न मजदुरको सामूहिक बीमा बीमित वा बीमालेख धारकको अनुरोधमा खारेज गर्न पाइने छैन ।

२०. दावी:

- (१) बीमकले बीमाङ्क रकमभन्दा बढी हुने गरी दावी भुक्तानी गर्ने छैन ।
- (२) यस बीमालेखको अपवादमा उल्लेख गरिए बाहेकको कुनै घटना घटी दुर्घटनाबाट क्षति भएमा बीमित वा बीमालेख धारकले तत्काल देहायका कुराहरू गर्नुपर्नेछः
 - (क) बीमितलाई तत्काल स्वास्थ्य चौकी वा अस्पताल वा कुनै पनि स्वास्थ्य संस्थामा लैजाने
 - (ख) दुर्घटनाबाट हुन सक्ने क्षति न्यूनीकरणको प्रयास गर्ने
 - (ग) प्रहरी कार्यालयमा खबर गर्ने
- (३) यस बीमालेख अन्तर्गत दावी योग्य कुनै दुर्घटना भएमा त्यस्तो दुर्घटना घटेको पैतीस दिनभित्र बीमकलाई जानकारी गराउनु पर्नेछ र सोही अवधि वा बीमकले दिएको थप अवधिभित्र बीमित वा बीमालेख धारकले बीमकलाई देहायका कागजात उपलब्ध गराउनु पर्नेछः

(क)	दुर्घटनाबाट बीमितको मृत्यु भएमा	(अ) मृत्युको कारण स्पष्ट खुल्ने कागजात (आ) शव परीक्षण गरिएको भए शव परीक्षण (पोष्टमार्टम) प्रतिवेदन (इ) अस्पताल भर्ना भएको भए अस्पताल भर्ना भएको र डिस्चार्ज भएको प्रमाण	(अ) प्रहरी कार्यालयमा खबर गरेको भएमा प्रहरी प्रतिवेदन (आ) दावीको सत्यता जाहेर गर्ने कागजात, दावीको सम्बन्धमा बीमकलाई आवश्यक पर्ने बयान जस्ता प्रमाण, मुचुल्का, सनाखत लगायत दावी उत्पन्न हुने घटनाबारे बीमकलाई आवश्यक पर्ने सम्पूर्ण विवरण तथा जानकारी
(ख)	दुर्घटनाबाट बीमित अशक्त भएमा	(अ) अशक्त भएको प्रमाण (आ) अस्पताल भर्ना भएको, औषधी उपचार गरेको, जाँच गराएको प्रमाण, मेडिकल रिपोर्ट र डिस्चार्ज भएको प्रमाण	
(ग)	दुर्घटनाबाट बीमित घाइते भएमा	(अ) औषधी उपचार गरेको, जाँच गराएको प्रमाण, मेडिकल रिपोर्ट,	

- (४) बीमित, बीमितको प्रतिनिधि तथा बीमालेख धारकले बीमकलाई बीमा दावी सम्बन्धमा सहयोग उपलब्ध गराउनु पर्नेछ ।
- (५) एक भन्दा बढी बीमकमा दुर्घटना बीमा गरिएको भए सोको विवरण उपलब्ध गराउनु पर्नेछ ।
- (६) बीमकले बीमितको दुर्घटनाबाट क्षति भएको जानकारी प्राप्त गरेमा बीमितको दावी प्रक्रियामा बीमित वा बीमितको सम्बन्धित व्यक्तिलाई सहयोग गर्नेछ ।
- (७) बीमित वा बीमालेख धारकबाट पूरा कागजात प्राप्त भएको बढीमा पैतीस दिनभित्र बीमकले बीमा दावी भुक्तानी गर्नेछ ।

२१. **चिकित्सकबाट प्रमाणित गर्नु पर्ने:** बीमित स्थायी वा अस्थायी पूर्ण अशक्त भएको कुरा मान्यता प्राप्त चिकित्सकबाट प्रमाणित हुनु पर्नेछ ।

२२. दावी गर्न नपाउने:

- (१) यस बीमालेख अन्तर्गत दुई हजार पाँच सय रूपैयाँभन्दा कम रकम दावी गर्न पाइने छैन ।
- (२) बीमितको एक भन्दा बढी बीमकबाट दुर्घटना बीमा गरिएको रहेछ भने देहाय बमोजिमको सुविधा एकभन्दा बढी बीमकबाट दावी गर्न पाइने छैनः
 - (क) शव व्यवस्थापन खर्च
 - (ख) काज किरिया खर्च
 - (ग) औषधोपचार वापतको रकम
 - (घ) आयको नोक्सानी वापत पाउने मासिक रकम

२३. **शर्त पालना गर्नुपर्ने:** बीमक तथा बीमित वा बीमालेख धारकले यस बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरू पालना गर्नु पर्नेछ ।

२४. बीमकको दायित्व:

- (१) बीमकले पूरा बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमालेख जारी गर्नु गर्नेछ ।
- (२) बीमकले आफू समक्ष परेको बीमा दावीको तत्काल छानबीन गरी दावी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्नेछ ।
- (३) बीमकले बीमा दावी सम्बन्धमा बीमितलाई आवश्यक सहयोग गर्नु पर्नेछ ।

२५. **समय सीमा:** बीमालेखको अवधि समाप्त हुने भनी उल्लेख भएको मितिमा मध्यरात बान्ह बजे बीमालेख समाप्त हुनेछ ।

२६. विवाद समाधान:

- (१) देहायको कुनै अवस्था आइपरेमा बीमितले विस्तृत विवरण खुलाई नेपाल बीमा प्राधिकरणमा उजुरी गर्न सक्नेछः
 - (क) बीमकले दावी वापतको निवेदन लिन अस्वीकार गरेमा
 - (ख) बीमकले दावी वापतको रकम दिन अस्वीकार गरेमा
 - (ग) बीमकले बीमितलाई दिन आँटेको दावी वापतको रकम कम भएको भन्ने बीमित वा बीमालेख धारकलाई लागेमा
 - (घ) बीमित वा बीमालेख धारक बाहेक अन्य पक्षलाई दावी वापतको रकम भुक्तानी गर्न आँटेमा वा भुक्तानी गरेमा
 - (ङ) बीमा तथा दावी सम्बन्धमा अन्य कुनै विवाद उत्पन्न भएमा
- (२) नेपाल बीमा प्राधिकरणले बीमकको पक्षमा दिएको निर्णय चित नबुझेमा निर्णय प्राप्त भएको पैतीस (३५) दिनभित्र बीमित वा बीमालेख धारकले उच्च अदालतमा पुनरावेदनका लागि उजुरी दिन सक्नेछ ।

२७. लिखित:

- (१) बीमक तथा बीमित वा बीमालेख धारक बीच हुने कुनै पनि सूचना, पत्र, लेखापढी लिखित हुनेछ ।
- (२) बीमालेखको एक प्रति बीमित वा बीमालेख धारकलाई दिइनेछ ।
- (३) बीमित वा बीमालेख धारकले बीमालेख प्राप्त गरेको प्रमाण बीमकले बीमालेखको आफ्नो प्रति सँगै सुरक्षित रूपमा राख्नु पर्नेछ ।